

नेपाल सरकार
सहरी विकास मन्त्रालय
आ.व. २०७४/७५ को दोश्रो चौमासिक प्रगति प्रतिवेदन

आ.व. २०७४/७५

क्र.सं.	ब.उ.शि. नं.	कार्यक्रम वा आयोजनाको नाम	इकाई	वार्षिक लक्ष्य			दोश्रो चौमासिक लक्ष्य			दोश्रो चौमासिक प्रगति					प्रतिवेदन अवधिसम्म यस आ.व.को प्रगति				सूचकमा आधारित प्रमुख प्रतिफल/उपलब्धी	कैफियत
				परिमाण	भार	बजेट	परिमाण	भार	बजेट	परिमाण	भार	भारित %	बर्च	बर्च %	भार	भारित %	बर्च	बर्च %		
१	२	३	४	५	६	७	८	९	१०	११	१२	१५	१३	१४	१५	१६	१७	१८	१९	
१	३४७०१९	शहरी विकास तथा भवन निर्माण विभाग	प्र.शा.	१००%	०.३४			०.००		०%			०							
२	३४७०२०	शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयहरु	प्र.शा.	१००%	५.३९	११९९९४०	४२.९४%	२.३१	५५०४९५	२१%	१.१५	५०%	४२६६४.२९९	७.७५%	२.१६	४०.००%	४४९१६	३.७४%		
३	३४७०२१	विशेष भवन निर्माण सम्भार डिभिजन	प्र.शा.	१००%	०.८२	१२८९४१	३५.८६%	०.२९	४८९८९	३६%	०.२९	१००%	४२३१७.५९८	८६.३८%	०.५७	७०.००%	६६०५४	५१.२३%		
४	३४७०८०	आवास व्यवस्था कार्यक्रम	प्र.शा.	१००%	८.८२	२२९००००	३२.४५%	२.८६	७३६८७२	३२%	२.८६	१००%	११२२५९५.१	१५२.३५%	६.१७	७०.००%	१२९९२९४	५६.७४%		
५	३४७०८२	एकिकृत कार्यमूलक योजना	प्र.शा.	१००%	०.९७	२६८९२८	४६.४७%	०.४५	१२५८७९	१९%	०.१८	४०%	६९५३	५.५२%	०.२९	३०.००%	६९५३	२.५९%		
६	३४७०८३	विशेष भौतिक तथा पूर्वाधार क्षेत्र विकास आयोजना	प्र.शा.	१००%	०.०३	०	३१.३५%	०.०१	०	३१%	०.०१	१००%	०		०.००	०.००%				
७	३४७०८६	सघन शहरी विकास आयोजना	प्र.शा.	१००%	३९.७१	१०९०००८२	४३.७३%	१७.४३	४७८६७९२	३५%	१३.९४	८०%	३०८६२४७.८२	६४.४७%	१९.८५	५०.००%	३१९६७३३	२९.३३%		
८	३४७०८७	मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार	प्र.शा.	१००%	६.९८	३६९२०	७४.२०%	५.१८	१२०००	७३%	५.०७	९८%	५३५०.०४२	४४.५८%	६.६३	९५.००%	८३७६	२२.६९%		
९	३४७१९०	भवन निर्माण सहिता, सरकारी भवन निर्माण	प्र.शा.	१००%	५.८३	१५५०६३९	४४.५५%	२.६०	६८२६४९	३१%	१.८२	७०%	३८०६९२.२९८	५५.७७%	३.२१	५५.००%	४३०७८७	२७.७८%		
१०	३४७१९१	विराटनगर चक्रपथ विकास आयोजना	प्र.शा.	१००%	०.२८	७६६४४	४४.४०%	०.१३	३४१२०	९%	०.०३	२०%	०	०.००%	०.०४	१५.००%		०.००%		
११	३४७१९२	नुमुना एकीकृत वस्ती विकास कार्यक्रम (तराई-मधेश-पहाड-हिमाल)	प्र.शा.	१००%	१.६५	४५३५००	३९.८२%	०.६६	१८१४००	२८%	०.४६	७०%	११११४७.१८१	६१.२७%	०.८२	५०.००%	१२१२०२	२६.७३%		
१२	३४७१९७	गणतन्त्र स्तम्भ तथा गणतन्त्र स्मारक	प्र.शा.	१००%	०.२०	५५०६४	३९.०१%	०.०८	२१५००	२०%	०.०४	५०%	६५९	३.०७%	०.०८	४०.००%	६५९	१.२०%		
१३	३४७३०९	नेपाल भारत सिमा एकीकृत जाचं चौकी विकास आयोजना	प्र.शा.	१००%	०.३२	८५२९०	३९.९१%	०.१३	३४२००	२०%	०.०६	५०%	२८०८.२	८.२१%	०.१३	४०.००%	३९७१	४.६६%		
१४	३४७३१६	शहरी साशकीय धमता तथा विकास कार्यक्रम	प्र.शा.	१००%	०.७२	१९००००	४१.०१%	०.२९	७८२००	२५%	०.१८	६०%	१०५८०	१३.५३%	०.२५	३५.००%	१०५८०	५.५७%		
१५	३४७३२०	एकीकृत शहरी विकास आयोजना (IUDP)	प्र.शा.	१००%	४.१६	५००००	३२.१७%	१.३४	१६०००	१९%	०.८०	६०%	१५२५२.२६	९५.३३%	१.६७	४०.००%	१७३७३	३४.७५%		
१६	३४७३२१	विपद व्यवस्थापन तथा प्राकृतिक प्रकोप पुनस्थापना	प्र.शा.	१००%	०.०२	०	४०.००%	०.०१	०	०%	०.००	०%	०		०.००	०.००%				
१७	३४७३५७	नयाँ शहर आयोजना	प्र.शा.	१००%	७.६३	२०३९६७६	३८.८१%	१.६७	४३९८१०	३३%	१.४२	८५%	३१५०२५.८७६	७१.६३%	३.८१	५०.००%	३६६५६२	१७.९७%		
१८	३४७३६१	क्षेत्रिय सहर विकास कार्यक्रम	प्र.शा.	१००%	१६.१४	५६०४८६	३०.३६%	४.९१	२०८३२०	२६%	४.१८	८५%	५६०७०	२६.९२%	१०.४९	६५.००%	९५४६९	१७.०३%		
१९	३४७३५७	वागमती सुधार आयोजना	प्र.शा.		९१.६८	९६७४५२		३६.८९	२५५७३८		२९.९२	८१%	२०२८५७	७९.३२%	३०.९०	३३.७०%	३१२९९६	३२.३५%		

क्र.सं.	ब.उ.शि. नं.	कार्यक्रम वा आयोजनाको नाम	इकाई	वार्षिक लक्ष्य			दोस्रो चौमासिक लक्ष्य			दोस्रो चौमासिक प्रगति				प्रतिवेदन अवधिसम्म यस आ.व.को प्रगति				सूचकमा आधारित प्रमुख प्रतिफल/उपलब्धी	कैफियत	
				परिमाण	भार	बजेट	परिमाण	भार	बजेट	परिमाण	भार	भारित %	बर्च	बर्च %	भार	भारित %	बर्च			बर्च %
२०	३४७१७२	वागमती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजना	प्र.शा.		९६.४५	१६४१०४५		२१.२७०	१९९२८१		१७.५४	८२%	१५०९५०	७५.७५%	२६.७६	२७.७४%	२४०२७७	१४.६४%		
२१	३४७०२२	काठमाडौं उपत्यका विकास प्राधिकरण	प्र.शा.		१.००	७५६६६६		०.३६	२७६१११		०.४०३	१११%	३०५१६६	११०.५२%	०.५४	५३.६०%	४०५५१९	५३.५९%		
२२	३४७३५५	संयुक्त राष्ट्र संघ पार्क विकास समिति	प्र.शा.			४८०५१			२१२३३				१०२००	४८.०४%		५५.००%	१११४०	२३.१८%		
२३	३४७८९४	सिंहदरवार सचिवालय पुन निर्माण समिति	प्र.शा.		०.५९७	१५४३९०.००		०.२५	६३४५०.००		०.१८८	७६%	४८४८६.००	७६.४२%	०.३६	६०.००%	७३५९१.००	४७.६७%		
२४	३४७३०८	धोबिखोला कोरिडोर सुधार आयोजना			४७.०४	४५०६००		१६.९९	१६२७००		१८.५५	१०९%	१७७६४६.००	१०९.१९%	४२.८३	९१.०४%	४१०२२८.००	९१.०४%		
२५	३४७३६०	गरीबी लक्षित सहरी पुनर्निर्माण कार्यक्रम			५५.५५	८७८५१		२३.२३	३६७४१		२०.८४	९०%	३२९५१.००	८९.६८%	६९.००%	६९.००%	६०२९८.१५	६८.६४%		
जम्मा					३९२.३२	२३९९२१६५		१३९.३४	८९७२४८०		११९.९४		६१२६६१८.१२	६८.२८%	१५७.५५		७१८२९७७.९८	२९.९४%		

दोस्रो चौमासिक भौतिक प्रगति	८३%
दोस्रो चौमासिक वित्तीय प्रगति	६८%
हालसम्मको भौतिक प्रगति	५२%
हालसम्मको वित्तीय प्रगति	३०%

नेपाल सरकार

सहरी विकास मन्त्रालय

सहरी विकास तथा भवन निर्माण विभाग

म.बि.स.स. (MDAC) मा पठाउने दोश्रो चौमासिक प्रगति विवरण

१. आ. व. :-	२०७४/७५
२. मन्त्रालय :-	सहरी विकास मन्त्रालय

क्र. सं.	बजेट उप-शिर्षक नं.	आयोजना कार्यान्वयनमा देखा परेका मुख्य मुख्य समस्याहरू	समस्या देखापर्नुका कारणहरू	समस्या समाधानार्थ गर्न गरिएका प्रयासहरू	मबिसस (MDAC) समितिमा प्रस्तुत गर्नुपर्ने समस्याहरू	समस्या समाधानार्थ सुझावहरू
१	२	३	४	५	६	७
१	३४७०२०	अधिकांश सरकारी भवनहरू पुराना भई मर्मतको माग आउने गरेकोमा बजेटको सिमितताले गर्दा माग अनुसार सम्बोधन गर्न नसकिएको ।	- पर्याप्त मात्रामा बजेट विनियोजन नहुनु । -मर्मत कार्यको स्पष्ट मापदण्ड तयार हुन नसक्नु -जिर्ण र पुराना भवनहरू	आवश्यक बजेट विनियोजनको लागि पहल भएको । सरकारी पदाधिकारी तथा कर्मचारीहरूको कार्यान्वयन सम्बन्धी मापदण्ड तयार भएको <input type="checkbox"/>	- कार्यक्रम माग अनुसार बजेट व्यवस्था नहुनु । - सरकारी भवन मर्मत सम्बन्धी मापदण्ड अनुरूप (unfit for purpose, space & safety) नभएका भवनहरू केगर्ने कस्ता भवनहरू मर्मत गर्ने कस्तालाई भत्काउने भन्ने नीतिगत निर्णयहरू हुनु पर्ने ।	आवश्यकता अनुसार बजेट व्यवस्थाका लागि पहल हुनु पर्ने । नयाँ भवन निर्माणको लागि बजेटमा व्यवस्था गर्दै लानु पर्ने
२	३४७०२१	कार्यक्रमहरू विशेष प्रकृतिको (प्रधानमन्त्री, कार्यलय/राष्ट्रपती निवास, मन्त्री निवास आदि) भएको कारण तत्कालै कार्यान्वयन गर्नुपर्ने ।	कार्यक्रमहरू योजनावद्ध नहुनु । विशिष्ट व्यक्तित्व र सर्वोच्च अदालतका न्यायधीशहरूलाई आवास उपलब्ध गराउन भवन खरिद सम्बन्धी स्पष्ट मापदण्ड नभएको ।	कार्यविधि तयार गरी स्वीकृतिको लागि पेश भइसकेको तर हाल सम्म स्वीकृत नभै सकेको	बजेट यथेष्ट हुनु पर्ने, सेवा सुविधा सम्बन्धि मापदण्ड मन्त्री परिषदबाट स्वीकृत भई लागू गर्नु पर्ने ।	यस प्रकारको कार्यक्रमहरूको बजेट शिर्षक छुट्टै राखी कार्यविधि अनुसारको कार्यक्रममा यथेष्ट बजेट विनियोजन हुनु पर्ने ।
३	३४७१८०	लक्षित समुदाय केहीको आफ्नै जग्गा नभएको र केही वन क्षेत्रमा बस्ने गरेको ।	जनता आवास कार्यक्रम अन्तर्गतका लक्षित लाभग्राहीको आफ्नो नाममा जग्गा नभएको	कार्यविधि संसोधन गरी जग्गा नभएका लाभग्राहीको लागि जग्गा खरिद गर्न आ.व. २०७४/७५ को कार्यक्रममा केही बजेट विनियोजन भएको	जनता आवास कार्यक्रम अन्तर्गत लाभग्राहीको आफ्नो नाममा जग्गा नभएको अवस्थामा एकीकृत रूपमा बस्ती विकास गर्ने गरि जग्गा व्यवस्था गर्न नीतिगत निर्णय हुनु पर्ने ।	जग्गाको उपलब्धता बारे पहल गर्नु पर्ने । आफ्नो जग्गा नभएका लक्षित लाभग्राहीका लागि घर निर्माणका लागि जग्गा समेतका लागि यथेष्ट बजेट छुट्टयाउनु पर्ने ।
४	३४७१८६	बजेट सुनिश्चित गर्न नसकेका कारण बहुवर्षिय खरिद प्रकृत्यामा जान नसकिएकोले वार्षिक रूपमा प्राप्त हुने बजेटको आधारमा खरिद प्रकृत्यामा जानु पर्ने बाध्यता । कार्यक्रम पहिचान, डिजाइन इष्टिमेट लगायतका कार्यहरूमा बढी समय लाग्ने गरेको <input type="checkbox"/>	नगरपालिका क्षेत्रको अध्ययन गरी कार्यक्रम पहिचान तथा मुख्य पूर्वाधारहरूको DPR तयार गरी Project Bank बनाउने तर्फ यस अघि प्रयास नभएको <input type="checkbox"/>	न.पा. आवधीक योजना र एकिकृत सहरी विकास योजना तथा अन्य क्षेत्रको अध्ययन गरी DPR/DER तयार भएका कार्यक्रमहरूमा मात्र लागानी गर्न थालिएको । वार्षिक कार्यक्रममा नै योजना छनौट गरी उल्लेख गर्न थालिएको ।	कार्यक्रम पहिचान सँगै मुख्य पूर्वाधारको DPR/DER तयार गरी लागानीका लागि Project Bank बनाउदै जानु पर्ने । विभागमा ADB को सहयोगमा (UPDC)Urban Planning Development Center स्थापना गरी कार्य थालिएको	बहुवर्षिय खरिद गुर्योजना स्वीकृत हुनु पर्ने । Project Bank बनाई लागानीको लागि तयार बनाई राख्नु पर्ने ।
५	३४७१८७	काभ्रे - खानेपानी संस्थानको सम्पत्ती मुल्यांकनर हस्तान्तरणमा समस्या बुटवल - अटोभिलेजको निर्माण सम्झौता अगाडी बढन नसक्नु , खानेपानीको पाइप परिवर्तन गर्नुपर्ने उपभोक्ताको मागबाट कार्य अवरोध ।	खानेपानी तथा सरसफाई मन्त्रालयसंग समन्वयमा समस्या स्थानियको अवरोध	खानेपानी तथा सरसफाई मन्त्रालयसंग समन्वयमा पहल	खानेपानी संस्थानको सम्पत्ती मुल्यांकन र हस्तान्तरणमा समस्या दात्त निकाय यस प्रोजेक्टमा संलग्न नहुनु ।	खानेपानी तथा सरसफाई मन्त्रालयसंग समन्वयमा गरी कार्य अगाडी बढाउनु पर्ने ।

क्र. सं.	बजेट उप-शिर्षक नं.	आयोजना कार्यान्वयनमा देखा परेका मुख्य मुख्य समस्याहरू	समस्या देखापर्नुका कारणहरू	समस्या समाधानार्थ गर्न गरिएका प्रयासहरू	मविसस (MDAC) समितिमा प्रस्तुत गर्नुपर्ने समस्याहरू	समस्या समाधानार्थ सुभावहरू
१	२	३	४	५	६	७
६	३४७१९०	एकिकृत कार्यलय भवन निर्माणका लागि जग्गा उपलब्ध नहुनु । सम्बन्धित निकायहरूमा बजेट उपलब्ध गराउने परिपाटी हुनु, सभाहलको माग बढी आउनु	भवन निर्माणमा एकद्वार नीति अनुसार कार्यविधि बनाइ सम्बन्धीत सरकारी निकायहरूबाट अवलम्बन नहुनु । सो अनुसार बजेट विनियोजन हुन नसक्नु । अन्तर्राष्ट्रिय प्रादेशिक र स्थानीय स्तरका सभाहल निर्माण सम्बन्धि नीतिगत व्यवस्था नहुनु ।	सरकारी जग्गा स्वामित्व सहरी विकास तथा भवन निर्माण विभाग तथा डिभिजन कार्यालयहरूका नाममा ल्याउने नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न पहल भै रहेको	सरकारी भवन निर्माण सम्बन्धी सरकारको एकद्वार नीति अवलम्बन गराई सो अनुसार बजेट विनियोजन हुनु पर्ने । अन्तर्राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरका सभाहल निर्माण तथा संचालन सम्बन्धि कार्यविधि बनाउनु पर्ने <input type="checkbox"/>	जग्गा सट्टापट्टा गर्न मिल्ने कानूनी व्यवस्था हुनु पर्ने । जग्गा खरिदलाई बजेटको व्यवस्था हुनु पर्ने ।
७	३४७१९१	योजना ठूलो भएको, सो अनुसारको बजेट व्यवस्था नभएको (विराटनगर चक्रपथ आयोजना- कुल लम्वाई ४२ कि.मि.)	योजनाको अवधारण बमोजिम जग्गा एकीकरण आयोजना स्वीकृत भई आयोजनाको रूपमा काम अगाडी बढ्न नसकेको	नमुनाको रूपमा ३ कि.मि. क्षेत्रमा जग्गा एकीकरण आयोजनाको प्रस्ताव तयार गरी मन्त्रालयमा पेश भएको तर हाल सम्म स्वीकृत नभएको	LP योजना स्वीकृत गरी प्राथमिकताका साथ कार्यान्वयन गर्नु पर्ने ।	पर्याप्त बजेट विनियोजन हुनु पर्ने
८	३४७१९२	अध्ययनले पहिचान गरेका कार्यक्रमहरूलाई पर्याप्त बजेट नहुनु ।	अध्ययन भएका कार्यक्रमहरू बाहेक अन्य कार्यक्रमहरू समेत वार्षिक कार्यक्रममा समावेश हुनु ।	अध्ययन भएका कार्यक्रम मात्र कार्यक्रममा राख्ने प्रयास भएको	अध्ययन भएका कार्यक्रमहरू समावेश गर्न नीतिगत निर्णय हुनु पर्ने र सो का लागि पर्याप्त बजेटको व्यवस्था हुनु पर्ने ।	प्रयाप्त बजेटको व्यवस्था हुनु पर्ने ।
९	३४७१९७	बजेट न्यून भएको हुँदा कार्यक्रमको लक्ष्य अनुसार कार्यान्वयन गर्न नसकिरहेको । प्राथमिकता निर्धारण हुन नसकेको । <input type="checkbox"/>	राष्ट्रिय प्राथमिकतामा नपरेको (गणतन्त्र निर्माण सम्बन्धमा प्रष्ट नीतिगत व्यवस्था नहुनु र लागतको आधारमा अत्यन्त न्यून बजेट विनियोजन) ।	नीतिगत व्यवस्था र लक्ष्य अनुसारको बजेट व्यवस्थाको लागि पहल भै रहेको ।	गणतन्त्र स्तम्भ निर्माण गर्ने/नगर्ने स्पष्ट निर्णय हुनु पर्ने	राष्ट्रिय प्राथमिकतामा पर्नु पर्ने (प्रष्ट नीति तथा पर्याप्त बजेट हुनु पर्ने) ।
१०	३४७३०९	भारतिय निर्माण व्यवसायीबाट विराटनगर ICP को समयमा कार्य सम्पन्न नगर्नु/मुआब्जा विवाद र अन्य निकाय सँग समनवय अभाव				आवश्यकता अनुसार बजेट व्यवस्था हुनु पर्ने ।
११	३४७३१६					
१२	३४७३२०	धरान - पन्चकन्या प्रशोधन केन्द्र निर्माणमा अवरोध खानेपानी संस्थानको सम्पत्ती मूल्यांकन र हस्तान्तरणमा ढिलाई नेपालगन्ज - स्यानेटरी ल्याण्डफिल्ड साइटमा अधिग्रहण छुट भएका जग्गा धनीबाट अवरोध	आदिवासी जनजाती संग सम्बन्धित संस्थाहरूको अवरोध	नेपाल सरकार (सचिवस्तरीय) को मिति २०७३/६/६ को निर्णयानुसार नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ती तथा दायित्व मूल्यांकन समिति गठन भएको । साथै धरान खानेपानी संस्थानको सम्पत्ती र दायित्व मूल्यांकनको अध्ययन परामर्शदाता द्वारा भइरहेको <input type="checkbox"/>		खानेपानी तथा सरसफाई मन्त्रालयमा शिघ्र निर्णयका लागि पहल हुनु पर्ने ।

क्र. सं.	बजेट उप-शिर्षक नं.	आयोजना कार्यान्वयनमा देखा परेका मुख्य मुख्य समस्याहरू	समस्या देखापर्नुका कारणहरू	समस्या समाधानार्थ गर्न गरिएका प्रयासहरू	मविसस (MDAC) समितिमा प्रस्तुत गर्नुपर्ने समस्याहरू	समस्या समाधानार्थ सुभावहरू
१	२	३	४	५	६	७
१३	३४७३०८	<p>–व्यक्ति विशेषको घर जग्गा पर्खाल हटाई कार्य गराउनु पर्ने भएकोले सहमती गराउन कठिनाई</p> <p>–पूलको जक्सनमा दोहोरो मर्कामा पर्ने उपभोक्ताहरूको घर जग्गा अधिग्रहण गर्नु पर्ने ।</p> <p>–खोला किनारामा परेका व्यक्ति विशेष विस्थापित हुनेहरूको बसोबासको व्यवस्था हूनुपर्ने ।</p>	<p>–व्यक्ति विशेषको घर जग्गा पर्खाल हटाउनु भत्काई सार्नु पर्ने भएकोले समस्या रहेका</p> <p>–स्थानिय व्यक्ति विशेषको घर जग्गा पर्ने भएको कारण ।</p> <p>–खोला किनाराको दूवै तर्फ ९ मी. चौडाई सडक बनाउनु पर्ने र जग्गा पर्ने जानेहरूबाट बाधा विरोधका कारण ।</p> <p>नाम नखुलेका जग्गाहरूमा असम्बन्धित व्यक्तिहरूबाट बाधा विरोध ।</p>	<p>–स्थानिय उपभोक्ताहरू तथा समिति परिचालन गरि स्थानिय उपभोक्ता लाई संलग्न गराई कार्य गराउने गरि गरिएको ।</p> <p>–स्थानिय उपभोक्ता समिति वडा कार्यालय समेत सम्बन्धित व्यक्तिहरू सग छलफल गरिएको ।</p> <p>–स्थानिय उपभोक्ताहरूसग छलफल गरि सिमाना सग जोडिएका व्यक्तिहरूलाई जग्गा उपलब्ध गराउने सम्बन्धमा छलफल भएको ।</p>	<p>–जग्गा मोड तथा जक्सन सुधारको लागी जग्गा अधिग्रहण भएका हरुको मुआब्जा र क्षतिपूर्तिको लागि प्रक्रियाद्वारा कार्य भई रहेको ।</p> <p>–मुआब्जा तथा क्षतिपूर्तिको लागि बजेट व्यवस्था हुनुपर्ने ।</p> <p>–बजेटको व्यवस्था तथा नेपाल सरकारबाट विस्थापित हुन जानेहरूको लागि क्षतिपूर्ति दिने र जग्गाको हकमा खोला संगै भएका जग्गामा न्यूनतम बसोबासको लागि निणय हुनुपर्ने ।</p>	<p>–खोला किनाराको नदि नियन्त्रण तथा व्यक्ति विशेषको पर्खाल सार्ने कार्यको लागि उपभोक्ता समिति परिचालन गरी गर्ने गरिएको ।</p> <p>–घर जग्गाको लागि आवश्यक बजेटको व्यवस्था हुनुपर्ने ।</p> <p>–विस्थापित हुनेहरूको लागि क्षतिपूर्ति तथा बजेट व्यवस्था हुनुपर्ने र नजिकको सार्वजनिक/पति जग्गामा स्थानान्तरण गर्ने व्यवस्थाको लागि आवश्यक निर्णय हुनुपर्ने ।</p>
१४	३४७१७२	सुकूम्वासी समस्या, मुआब्जा, नदी अतिक्रमण	अव्यवस्थित बसोवास, नदी अतिक्रमण, आदि	नदी किनारालाई अतिक्रमण गरी बसेका केही घर टहराहरूलाई हटाई निर्माण कायहरू गरिएको । साथै बाँकी वस्ती घरहरू हटाउन सम्बन्धित निकायसँग पहल भइराखेको ।	सुकूम्वासी समस्या, मुआब्जा, नदी अतिक्रमण	सरोकारवालाहरू विच एकीकृत समन्वय हुनु पर्ने

तयार गर्नेको नाम, पद र दस्तखत:
मिति:

आयोजना प्रमुखको नाम, पद र दस्तखत:
मिति :

प्रमाणित गर्नेका नाम, पद र दस्तखत:
मिति :

नेपाल सरकार
सहरी विकास मन्त्रालय
दोश्रो चौमासिक प्रगति
(१५ करोड माथिका आयोजना मात्र)

आ.व. :- २०७४/०७५

क्र. सं.	ब.उ.शि.नं.	आयोजना वा कार्यक्रमको नाम	मुख्य कार्य	कार्य सम्पादन सूचक/ एकाइ	वार्षिक लक्ष्य		दोश्रो चौमासिक लक्ष्य		प्रगति/उपलब्धि			कैफियत
					कार्यगत	विनियोजित बजेट	कार्यगत	बजेट	यस महिनाको	यस महिना सम्मको	यस महिनासम्मको खर्च	
१		२	३	४	५	६	७	८	९	१०	११	१२
१	३४७०२१	विशेष भवन निर्माण सम्भार डिभिजन	राज्यका विशिष्ट व्यक्तिहरूको कार्यालय/आवास निर्माण/मर्मत एवं सरकारी भवनहरू निर्माण/मर्मतका कार्य शुरु हुने ।	प्र.श.	०.८२	२२७१२३	०.२९	८१३९७		०.५७	१२८०९०.००	
२	३४७१८०	आवास व्यवस्था कार्यक्रम	जनता आवास, जेष्ठ नागरिक आवास, इमरजेन्सी सेल्टर, कर्मचारी आवास शहरी न्यून आय वर्गका लागि आवास भवन उच्च पदस्थ कर्मचारीहरूका लागि आवास भवन	प्र.श.	८.८२	२४४५५७३	२.८६	७९३८७३		६.१७	१३७६४६५.००	
३	३४७१८२	एकिकृत कार्यमुलक कार्यक्रम	GIS Based Digital Urban Map तयार गर्ने तथा upgrade गर्ने कार्य , विस्तृत इन्जिनियरिङ डिजाइन तयार गर्ने कार्य, आवधिक योजना तयार गर्ने कार्य, भौतिक विकास योजना तर्जुमा गर्ने कार्य , सिटीहल/बसपार्कको DER तयार गर्ने कार्य हुने । प्रदेश नं. १ २ ३ ४ ५ ६ ७ का नयाँ गठन भएका ७ नगरपालिका लगायत अध्ययन हुन बाँकी रहेका १०३ वटा न.पा. हरुको एकिकृत सहरी योजना तर्जुमा गरी मुख्य मुख्य पूर्वाधारहरूको DPR तयार गर्ने कार्य । ९० वटा नगरपालिकाको एकीकृत सहरी विकास योजना तयार गरी मुख्य २ वटा सहरी पूर्वाधारको विस्तृत इन्जिनियरिङ डिजाइन तयार हुने ।	प्र.श.	०.९७	२६९५४३	०.४५	१२६०८३		०.२९	६९५३.००	
४	३४७१८६	सघन शहरी विकास आयोजना	- नगरपालिकाहरूको आवधिक योजना कार्यान्वयन गर्ने - ५ स्थानमा ठूला शहरी कोरिडोर खण्डको पूर्वाधार विकास हुने - तराईका विभिन्न जिल्लाका सदरमुकाम समेत रहेका २० शहरहरूको भौतिक संरचना, सडक विस्तार, ढल व्यवस्थापन ,बस पार्क ,मनोरन्जन पार्क, सौर्य बत्ती ,खानेपानी लगायतका पूर्वाधार निर्माण एवं सौन्दर्यकरण कार्यहरू गर्ने - १७ सहरमा एक सहर एक पहिचान कार्यक्रम संचालन हुने - स्मार्ट सहर - निजगढ, पालुङ्गटार, लुम्बिनी, दुल्लु, बालिङ्ग, अमरगढी लगायत १३ वटा सहरमा कार्यक्रम संचालन हुने । मेगासिटी - कास्की (पोखरा- व्यास), सुनसरी (विराटनगर-धरान), काठमाण्डौ	प्र.श.	३९.७१	११०१५३९०	१७.४३	४८३५४९९		१९.८५	३२२७७३४.००	
५	३४७१८७	शहरी तथा वातावरणीय सुधार आयोजना	४ वटा न.पा.मा एकिकृत पूर्वाधार विकास काभ्रे उपत्यकामा ३ वटा न.पा. एकिकृत खानेपानी आयोजना निर्माण ।	प्र.श.	६.९८	१९३६४४९	५.१८	१४३६५८०		६.६३	१६८५२७२.००	

क्र. सं.	ब.उ.शि.नं.	आयोजना वा कार्यक्रमको नाम	मुख्य कार्य	कार्य सम्पादन सूचक/ एकाइ	वार्षिक लक्ष्य		दोस्रो चौमासिक लक्ष्य		प्रगति/उपलब्धि			कैफियत
					कार्यगत	विनियोजित बजेट	कार्यगत	बजेट	यस महिनाको	यस महिना सम्मको	यस महिनासम्मको खर्च	
६	३४७१९०	भवन निर्माण सहिता, सरकारी भवन निर्माण	क्रमागत सरकारी भवन निर्माण चालु राख्ने । नयाँ भवन निर्माण शुरु गर्ने । सभाहल निर्माण कार्य शुरु गर्ने ।	प्र.श.	५.८३	१६१७०५४	२.६	७२२६६६		३.२१	४४३२४४.००	
७	३४७१९२	नमूना एकीकृत बस्ती विकास कार्यक्रम (तराई-मधेश-पहाड-हिमाल)	विभिन्न जिल्लाका ५० स्थानमा एकिकृत पूर्वाधार विकास कार्यक्रम संचालन हुने ।	प्र.श.	१.६५	४५७१५५	०.६६	१८३३५३		०.८२	१२१९६७	
८	३४७३१६	शहरी साशकीय क्षमता तथा विकास कार्यक्रम	६ वटा न.पा.हरुमा पूर्वाधार विकासका लागि TDF मार्फत ऋण तथा अनुदान लगानी हुने ।	प्र.श.	०.७२	१९९५८९	०.२९	८१६४४		०.२५	१२०३९	
९	३४७३२०	एकिकृत शहरी विकास आयोजना (IUDP)	४ वटा न.पा.हरुमा एकिकृत पूर्वाधार विकास गर्ने ।	प्र.श.	४.१६	११५५१४९	१.३४	३७५८९		१.६७	३५८५९५	
१०	३४७३५८	नयाँ शहर आयोजना	मध्यपहाडी लोकमार्गका १० नयाँ सहरहरु (फिदिम, वसन्तपुर, खुर्कोट, बैरेनि गलिछ, दुम्रे भन्सार, बुर्तिवाङ्ग, चौरजहारी, राकम कर्णाली, साँफेबगर र पाटन बैतडि) विकास गर्ने प्युठान र सुर्खेतमा १,१ वटा नयाँ सहरहरु विकास गर्ने तराई- मधेशको हुलाकी लोकमार्गमा १० वटा नयाँ शहर निर्माणको संभाव्यता अध्ययन गर्ने ।	प्र.श.	७.६३	२११५७४७	१.६७	४६३१६४		३.८१	३९२१७९	
११	३४७३६१	क्षेत्रिय सहर विकास कार्यक्रम	धनगढी, अत्तरिया, भलारी पिपलाडी, भिमदत्त, विराटनगर, विरगंज, सिद्धार्थनगर र नेपालगन्ज नगरपालिकाहरुमा सहर विकास गर्ने ।	प्र.श.	१६.१४	५४७८३३६	४.९१	१३६३३२१		१०.४९	२७१९६४४.००	
१२	३४७३०८	धोबीखोला कोरिडोर सुधार आयोजना	१) कालो पत्रे गर्ने कार्य ।	कि.मि	९	४१९४००	३	१५२५००	-	४.३	३८०९८९	
			२) नदी नियन्त्रण गर्ने कार्य ।	कि.मि	४		२		-	१.८५		
			३) सडक ट्रायाक खोल्ने कार्य ।	कि.मि	४		२		-	१.८५		
			४) घर तथा जग्गाको क्षतिपूर्ति/मुआब्जा	व.फि.		३००००	०.२५	१००००	ल.ई. तयार गनेए कार्य भएको ।	फिल्डमा नापजांच गरी ल.ई. तयार गर्ने कार्य भैरहेको	२९२३९	
			५) परामर्श सेवा	वटा	२	६००	१	३००	सम्मौता गरिएको ।	TOR तयार गरी सम्मौता गरिएको ।	-	
			जम्मा			२७३६७१०८					१०८७४४१०.००	

यस अवधिसम्मको भौतिक प्रगति प्रतिशत

५७.५४%

यस अवधिसम्मको वित्तीय प्रगति प्रतिशत

३९.७४%

नेपाल सरकार
सहरी विकास मन्त्रालय

रा.यो.आ. के.अ.मु. फारम नं.३

प्राथमिकताक्रम (P1) का आयोजनाहरूको दोश्रो चौमासिक प्रगति प्रतिवेदन

- आ.व. २०७४/७५
- मन्त्रालय/क्षेत्रको नाम :-
- मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) को पछिल्लो बैठक बसेको मिति:

क्र.सं.	बजेट उपशीर्षक नं.	आयोजना/कार्यक्रमको नाम	आयोजनाको सुरुदेखि हालसम्मको प्रगति स्थिति(%)			दोश्रो चौमासिक प्रगति स्थिति (%)		यस अवधिसम्म हासिल भएको मुख्य मुख्य उपलब्धिहरू	कार्यान्वयनमा देखापरेका प्रमुख समस्याहरू	समस्या समाधानार्थ भएका प्रयासहरू	समस्या समाधानार्थ सुझावहरू	राविसससस बैठकमा प्रस्तुत गर्नुपर्ने समस्याहरू
			भौतिक	वित्तीय	व्यति	भौतिक	वित्तीय					
१	२	३	४	५	६	७	८	९	१०	११	१२	१३
१	३४७०२०	शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयहरू	सालवसाली			५०%	२०%	सरकारी भवन मर्मत कार्य भैरहेको।	अधिकांश सरकारी भवनहरू पुराना भई मर्मतको माग आउने गरेकोमा बजेटको सिमितताले गर्दा माग अनुसार सम्बोधन गर्न नसकिएको।	आवश्यक बजेट विनियोजनको लागि पहल भएको। सरकारी पदाधिकारी तथा कर्मचारीहरूको कार्यान्वयन सम्बन्धी मापदण्ड तयार भएको □	आवश्यकता अनुसार बजेट व्यवस्थाका लागि पहल हुनु पर्ने। नयाँ भवन निर्माणको लागि बजेटमा व्यवस्था गर्दै लानु पर्ने	
२	३४७०२१	विशेष भवन निर्माण सम्भार डिभिजन		१००%	१००%	राज्यका विशिष्ट व्यक्तिहरूको कार्यालय/आवास निर्माण/मर्मत एवं सरकारी भवन निर्माण तथा मर्मत कार्यहरू भैरहेको।	कार्यक्रमहरू विशेष प्रकृतिको (प्रधानमन्त्री, कार्यलय/राष्ट्रपती निवास, मन्त्री निवास आदि) भएको कारण तत्कालै कार्यान्वयन गर्नुपर्ने।	कार्यविधि तयार गरी स्वीकृतिको लागि पेश भइसकेको तर हाल सम्म स्वीकृत नभै सकेको	यस प्रकारको कार्यक्रमहरूको बजेट शिर्षक छुट्टै राखी कार्यविधि अनुसारको कार्यक्रममा यथेष्ट बजेट विनियोजन हुनु पर्ने।			
३	३४७१८६	सघन शहरी विकास आयोजना		८०%	६५%	- सघन शहरी विकास कार्यक्रम अन्तर्गत तराई मधेशका सदरमुकामका १८ नपाहरूमा शहरी पूर्वाधार विकास गर्न विभिन्न प्याकेजमा कार्यक्रमहरू सञ्चालनमा रहेको।	बजेट सुनिश्चित गर्न नसकेका कारण बहुवर्षीय खरिद प्रकृतियामा जान नसकिएकोले वार्षिक रुपमा प्राप्त हुने बजेटको आधारमा खरिद प्रकृतियामा जानु पर्ने बाध्यता। कार्यक्रम पहिचान, डिजाइन इष्टिमेट लगायतका कार्यहरूमा बढी समय लाग्ने गरेको □	न.पा. आवधीक योजना र एकिकृत शहरी विकास योजना तथा अन्य क्षेत्रको अध्ययन गरी DPR/DER तयार भएका कार्यक्रमहरूमा मात्र लगानी गर्न थालिएको। वार्षिक कार्यक्रममा नै योजना छनौट गरी उल्लेख गर्न थालिएको।	बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत हुनु पर्ने। Project Bank बनाई लगानीको लागि तयार बनाई राख्नु पर्ने।			
४	३४७१८७	मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना (STIUEIP)	८२.७	५९.२	७ वर्ष	९८%	९७.६४%	विराटनगर - ४४ कि.मी. ढल मध्ये ४१ कि.मी. ४५ कि.मी. सडक मध्ये ४० कि.मी. सडक सुधार कार्य सम्पन्न। विरगन्ज- ४६ कि.मी. ड्रेन मध्ये ४२ कि.मी. सम्पन्न, ११ कि.मी. सडक मध्ये ८ कि.मी. सडक सुधार सम्पन्न। बुटवल - बुटवल नगरपालिकामा खानेपानी प्रणाली विस्तार कार्यको ६ वटा मध्ये ५ वटा Tube Well निर्माण कार्य सम्पन्न। काभ्रे उपत्यका खानेपानी - २३७.०५ कि.मी. Pipe Laying कार्य सम्पन्न। १६४.५४ कि.मी. pipe Line against leakage tested	काभ्रे - खानेपानी संस्थानको सम्पत्ती मुल्यांकन र हस्तान्तरणमा समस्या बुटवल - अटोभिलेजको निर्माण सम्पन्नता अगाडी बढ्न नसक्नु, खानेपानीको पाइप परिवर्तन गर्नुपर्ने उपभोक्ताको मागबाट कार्य अवरोध।	खानेपानी तथा सरसफाई मन्त्रालयसंग समन्वयमा पहल	खानेपानी तथा सरसफाई मन्त्रालयसंग समन्वयमा गरी कार्य अगाडी बढाउनु पर्ने।	
५	३४७१९०	भवन निर्माण सहिता, सरकारी भवन निर्माण	सालवसाली			७०%	५४%	• विभिन्न जिल्लामा ३६ वटा सरकारी भवनहरू निर्माण भैरहेको। • विभिन्न जिल्लामा १० वटा सभाहलहरू निर्माण भैरहेको। • ३ वटा सभाहलको बोलपत्र स्वीकृत भै निर्माणको चरणमा (गोरखा, दमौली, मौलापुर) • थप २० वटा सभाहल डिजाइनको चरणमा रहेको • काठमाण्डौ बबरमहलमा बहुतल्ले प्रशासनिक प्लाजाको डिजाइन तयार गर्न परामर्शदाताले ड्राफ्ट रिपोर्ट पेश भएको।	एकिकृत कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध नहुनु। सम्बन्धित निकायहरूमा बजेट उपलब्ध गराउने परिपाटी हुनु, सभाहलको माग बढी आउनु	सरकारी जग्गा स्वामित्व सहरी विकास तथा भवन निर्माण विभाग तथा डिभिजन कार्यालयहरूका नाममा ल्याउने नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न पहल भै रहेको	जग्गा सट्टापट्टा गर्न मिल्ने कानूनी व्यवस्था हुनु पर्ने। जग्गा खरिदलाई बजेटको व्यवस्था हुनु पर्ने।	

क्र. सं	बजेट उपशीर्षक नं.	आयोजना/कार्यक्रमको नाम	आयोजनाको सुरुदेखि हालसम्मको प्रगति स्थिति(%)			दोश्रो चौमासिक प्रगति स्थिति (%)		यस अवधिसम्म हासिल भएको मुख्य मुख्य उपलब्धिहरु	कार्यान्वयनमा देखापरेका प्रमुख समस्याहरु	समस्या समाधानार्थ भएका प्रयासहरु	समस्या समाधानार्थ सुझावहरु	राबिससस बैठकमा प्रस्तुत गर्नुपर्ने समस्याहरु
			भौतिक	वित्तीय	व्यक्तित समय	भौतिक	वित्तीय					
६	३४७१९२	नमूना एकीकृत बस्ती विकास कार्यक्रम (तराई/मधेश/पहाड/हिमाल)	सालवसाली			७०%	६१%	- नयाँ नगरपालिका, नगर पालिका नभएका जिल्ला सदरमुकामहरु, एकीकृत बस्ती विकास र घनाबस्ती विकासको पुर्वाधार विकासका क्रमागत कार्यक्रमहरु सुचारु रहेको ११४	अध्ययनले पहिचान गरेका कार्यक्रमहरुलाई पर्याप्त बजेट नहुनु ।	अध्ययन भएका कार्यक्रम मात्र कार्यक्रममा राख्ने प्रयास भएको	प्रयाप्त बजेटको व्यवस्था हुनु पर्ने ।	
७	३४७१९७	गणतन्त्र स्मारक			४ वर्ष	५०%	४%	गणतन्त्र स्मारक • गणतन्त्र स्मारकको निर्माण कार्य सम्पन्न ।फेन्सिङ्ग कार्यको काम भै रहेको । गणतन्त्र स्तम्भ • डिजाइन सम्पन्न । • Replica निर्माण भएको । • सिढी निर्माण कार्य हाल रोक्का रहेको (त्रि.वि.बाट कार्य नगराउन भनि पत्र प्राप्त भएको) • बहुवर्षिय खरिद गुरुयोजना स्वीकृत हुन नसकेको ।	बजेट न्यून भएको हुँदा कार्यक्रमको लक्ष्य अनुसार कार्यान्वयन गर्न नसकिरहेको । प्राथमिकता निर्धारण हुन नसकेको । <input type="checkbox"/>	नीतिगत व्यवस्था र लक्ष्य अनुसारको बजेट व्यवस्थाको लागि पहल भै रहेको ।	राष्ट्रिय प्राथमिकतामा पर्नु पर्ने (प्रष्ट नीति तथा पर्याप्त बजेट हुनु पर्ने) ।	
८	३४७२१६	शहरी साशकीय क्षमता तथा विकास कार्यक्रम	२०	१८.३५	३ वर्ष	६०%	१४%	- पहिलो फेजको कार्य सम्पन्न भई आयोजना - दोश्रो फेजको आयोजनाको तयारीको रुपमा १६ वटा न.पा. (विर्तामोड, दमक, उर्लावारी, कोशी हरैचा, धनुषाधाम, राजविराज, गौर, त्रियुगा, जिरी रामग्राम तिलोत्तमा, पोखरा पुतलिवजार व्यास र शुक्रलागण्डकी) को आयोजनाहरुको सम्भाव्यता अध्ययन गरि DPR तयार गर्न ४ वटा परामर्शदाताहरु सँग सम्झौता भई कार्य अगाडी बढेको । - ४ वटै परामर्शदाताहरुबाट फाइनल इन्सेप्सन रिपोर्ट पेश भै review को क्रममा रहेको - पहिलो फेजको ५ वटा नगरपालिकाहरुको आयोजनाहरुको सम्भाव्यता अध्ययन गरि DPR तयार गर्न परामर्शदाता छुनौटको लागि कार्य अगाडी बढेको ।				

क्र. सं	बजेट उपशीर्षक नं.	आयोजना/कार्यक्रमको नाम	आयोजनाको सुरुदेखि हालसम्मको प्रगति स्थिति(%)			दोश्रो चौमासिक प्रगति स्थिति (%)		यस अवधिसम्म हासिल भएको मुख्य मुख्य उपलब्धिहरु	कार्यान्वयनमा देखापरेका प्रमुख समस्याहरु	समस्या समाधानार्थ भएका प्रयासहरु	समस्या समाधानार्थ सुझावहरु	राबिससस बैठकमा प्रस्तुत गर्नपने समस्याहरु
			भौतिक	वित्तीय	व्यतित समय	भौतिक	वित्तीय					
९	३४७३२०	एकिकृत शहरी विकास आयोजना (IUDP)	७८.९	५९	५ वर्ष	६०%	५%	<ul style="list-style-type: none"> धरान - खानेपानी प्रणाली निर्माण, सुधार तथा विस्तार कार्य अन्तर्गत ३९७.५१४ कि.मि. Pipe laying को कार्य सम्पन्न। जनकपुर - सतही ढल निर्माण/सुधार अन्तर्गत १५ कि.मि. RCC Pipe Laying कार्य सम्पन्न। ४.० कि मि सडक सववेस तयार र १.६४ कि.मी. एसफाल्ट भएको। ४०५ Nos. Manhole निर्माण कार्य सम्पन्न भएको। ल्याण्डफील साईटका लागि गुठी संस्थानसंग लीज सम्झौता भएको सिद्धार्थनगर - सतही ढल निर्माण कार्य अन्तर्गत ४३.४७ कि.मि. निर्माण कार्य सम्पन्न। सडक निर्माण तथा सुधार कार्य अन्तर्गत १०.७१ कि.मि. निर्माण कार्य सम्पन्न। नेपालगन्ज - सतही ढल निर्माण तथा सुधार कार्य अन्तर्गत ५९.९०६ कि.मि. कार्य सम्पन्न। सडक निर्माण तथा सुधार कार्य अन्तर्गत ७.८ कि.मि. निर्माण कार्य सम्पन्न। नेपालगन्ज, सिद्धार्थनगर र जनकपुरको फोहरमैला व्यवस्थापन कार्य मध्ये नेपालगन्जमा मात्र कार्य भइरहेको। 	<p>धरान - पन्चकन्या प्रशोधन केन्द्र निर्माणमा अवरोध</p> <p>खानेपानी संस्थानको सम्पत्ती मूल्यांकन र हस्तान्तरणमा ढिलाई</p> <p>नेपालगन्ज - स्यानेटरी ल्याण्डफिल्ड साइटमा अधिग्रहण छुट भएका जग्गा धनीबाट अवरोध</p>	<p>नेपाल सरकार (सचिवस्तरिय) को मिति २०७३/६/६ को निर्णयानुसार नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ती तथा दायित्व मूल्यांकन समिति गठन भएको। साथै धरान खानेपानी संस्थानको सम्पत्ती र दायित्व मूल्यांकनको अध्ययन परामर्शदाता द्वारा भइरहेको <input type="checkbox"/></p>	<p>खानेपानी तथा सरसफाई मन्त्रालयमा शिघ्र निर्णयका लागि पह हुनु पर्ने।</p>	
१०	३४७३२१	विपद व्यवस्थापन तथा प्राकृतिक प्रकोप पुनस्थापना कार्यक्रम										
११	३४७३२१	क्षेत्रिय सहरी विकास कार्यक्रम	५२	४३.१७	१ वर्ष	८५%	८३%					
१२	३४७०२२	काठमाडौं उपत्यका विकास प्राधिकरण				७६%	१००%	<ul style="list-style-type: none"> -निर्देशित जग्गा विकास कार्यक्रम अन्तर्गत प्रस्तावित बाटो खोल्ने, पर्खाल सामे र लगाउने तथा ग्राभेल गर्ने ३३९.२५ कि.मि. सम्पन्न -सहरी सडक विस्तार कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यकाको विभिन्न भागमा सडक चौडा गर्ने २१७ कि.मि. सम्पन्न -सार्वजनिक जमिनको पहिचान गरी फेन्सिङ गर्ने, टेवा पर्खाल लगाउने, सिमा पर्खाल लगाउने, भुइमा ढुंगा विच्छाउने, हरियाली विकास गर्ने ९७.२८ कार्य सम्पन्न - विपद व्यवस्थापन तथा वातावरण सरक्षणको लागि ४ वटा स्थानमा सहरी क्षेत्रमा सावजनिक जग्गामा पार्क निर्माण 	<ul style="list-style-type: none"> -निर्देशित जग्गा विकास अन्तर्गत सडक विस्तार कार्यको लागि मुखमा व्यक्ति विशेषको घर जग्गा भएकोले हटाई कार्य गराउनु पर्ने भएकोले सहमती गराउन कठिनाई। -परामर्शमा ३ वटा नयाँ नगर विस्तार क्षेत्रको संझैता गरी सकिएको। एउटाको रद्द गरी पुन अशय मागिएको। अन्य परामर्शहरूको ड्राफ्ट रिपोर्टको चरणमा रहेको। बाहिरी चक्रपथको निर्माणको फाइल स्वीकृतिका लागि मन्त्रालय पठाइएको र कार्य अगाडी नबढेको। भवन निर्माणको कार्य द्रुत गतिमा भइरहेको। 	<ul style="list-style-type: none"> -स्थानीय उपभोक्ताहरु तथा समिति परिचालन गरी स्थानिय उपभोक्तालाई संलग्न गराई कार्य गराउने गरी गरिएको। -बाहिरी चक्रपथको निर्माणको फाइल स्वीकृतिका लागि मन्त्रालय पठाइएको। 	<ul style="list-style-type: none"> -पर्याप्त बजेट व्यवस्था भई प्राधिकरणको कोषमा रकम जम्मा भएमा काम हुन जाने। -स्याटलाईट सहरको क्षेत्र निर्धारणको क्रममा स्थानीय क्षेत्रमा हल्ला भई जग्गाको अत्याधिक मोल भईरहेकोले भू माफीयाको चलखेल भईरहेकोले योजना तयारीको सूचना गोप्य राखिनुपर्ने देखिन्छ। 	<ul style="list-style-type: none"> -बाटोको मुखमा थप जग्गा अधिग्रहणको लागि आवश्यक बजेट व्यवस्था हुनुपर्ने। -योजना तयार भएपछि जग्गाहरु रोक्का राख्दा मात्र खबर गरिनु पर्ने।

क्र. सं.	बजेट उपशीर्षक नं.	आयोजना/कार्यक्रमको नाम	आयोजनाको सुरुदेखि हालसम्मको प्रगति स्थिति(%)			दोश्रो चौमासिक प्रगति स्थिति (%)		यस अवधिसम्म हासिल भएको मुख्य मुख्य उपलब्धिहरु	कार्यान्वयनमा देखापरेका प्रमुख समस्याहरु	समस्या समाधानार्थ भएका प्रयासहरु	समस्या समाधानार्थ सुझावहरु	राविससस बैठकमा प्रस्तुत गर्नुपर्ने समस्याहरु
			भौतिक	वित्तीय	व्यतिर समय	भौतिक	वित्तीय					
१३	३४७१७२	बार्मती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजना	४४.२	४२.७२	२१ वर्ष	८२.४६	७२.२८८	नदी अतिक्रमण, नदी किनारामा सुकुम्बासी बस्तीहरु हटाउन, सुआब्जा	नदी किनारालाई अतिक्रमण गरी बसेका केही घर टहराहरुलाई हटाइ निर्माणका कार्यहरु गरिएको । साथै बाँकी बस्ती, घरहरु हटाउन सम्बन्धित निकायसँग पहल भइराखेको ।	नदी किनाराका अतिक्रमित क्षेत्र खालि गराइ नदी किनाराको वातावरण सुधार समन्वयात्मक कार्य ढाँचाको अवलम्बन गर्नुपर्ने ।	नदी अतिक्रमण, नदी किनारामा सुकुम्बासी बस्तीहरु हटाउन, सुआब्जा	
१४	३४७३१७	बार्मती सुधार आयोजना	११.२	८.४६	३ वर्ष	८१.१	७६.१	गोर्कण देखि सिनामंगल पुल सम्म सौन्दर्यकरण गर्ने कार्य ४२% सम्पन्न				

सालबसाली आयोजनाको हकमा महल ४, ५ र ६ भर्नुपर्दैन ।

राविसस समितिको पछिल्लो बैठकभन्दा अघिको बैठकका निर्णयहरुको कार्यान्वयन स्थिति:

१.

२

राविसस समितिको बैठकमा भएका प्रमुख निर्णयहरु:

१.

२.

तयार गर्नेको नाम, पद र दस्तखत:-

अनुगमन महाशाखा/शाखा प्रमुखको नाम, पद र दस्तखत :-

प्रमाणित गर्नेको नाम, पद र दस्तखत:-

मिति :-

मिति :-

मिति :-

पहिलो प्राथमिकता प्राप्त (P1) आयोजना/कार्यक्रमहरूको आ.व.२०७४/७५ को दश्रो चौमासिक प्रगति प्रतिवेदन फाराम
(एउटै व.शी.नं. अन्तर्गत विभिन्न जिल्ला/स्थानमा सञ्चालित आयोजनाहरूको विवरण)

१. मन्त्रालयको नाम :- सहरी विकास मन्त्रालय
२. बजेट उपशीर्षक नं.:-
३. आयोजना/कार्यक्रमको नाम:-
४. यस आ.व.को बजेट:-

(रकम रु. हजारमा)

क्र.स.	व.उ.शी.नं.	आयोजना/कार्यक्रमको नाम	आयोजना सञ्चालन भएको जिल्ला	सुरु मिति	सम्पन्न हुने मिति	कुल लागत	यस आ.व.को बजेट	दश्रो चौमासिक प्रगति स्थिति (%)		वार्षिक लक्ष्यको तुलनामा हालसम्मको प्रगति (%)		कार्यान्वयनमा देखापरेका प्रमुख समस्याहरू
								भौतिक	वित्तीय	भौतिक	वित्तीय	
१	२	३	४	५	६	७	८	९	१०	११	१२	
१	३४७०२०	शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयहरू	७५ जिल्ला	सालवसाली		१४९६४६७	१४९६४६७	५०%	२०%	४०%	१२%	अधिकांश सरकारी भवनहरू पुराना भई मर्मतको माग आउने गरेकोमा बजेटको सिमितताले गर्दा माग अनुसार सम्बोधन गर्न नसकिएको ।
२	३४७०२१	विशेष भवन निर्माण सम्भार डिभिजन	काठमाण्डौ, ललितपुर र भक्तपुर	सालवसाली		२२७२३	२२७२३	१००%	१००%	७०%	५६%	कार्यक्रमहरू विशेष प्रकृतिको (प्रधानमन्त्री, कार्यलय/राष्ट्रपती निवास, मन्त्री निवास आदि) भएको कारण तत्कालै कार्यान्वयन गर्नुपर्ने ।
३	३४७१८६	सघन शहरी विकास आयोजना	इलाम, भूपा, संखुवासभा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, काभ्रेपलान्चोक, दोलखा, काठमाण्डौ, भक्तपुर, नुवाकोट, पर्सा, रौतहट, बारा, मकवानपुर, चितवन, नवलपरासी, गोरखा, तनहुँ, कास्की, स्याङ्जा, रूपन्देही, कपिलवस्तु, पाल्पा, मुस्ताङ, दाङ, सुर्खेत, बाँके, बर्दिया, रोल्पा, रुकुम, जुम्ला, कैलाली, कंचनपुर, डोटी, डडेल्धुरा, बैतडी	सालवसाली		४९६९५४७०	११०१५३९०	८०%	६४%	५०%	३०%	बजेट सुनिश्चित गर्न नसकेका कारण बहुवर्षिय खरिद प्रकृत्यामा जान नसकिएकोले वार्षिक रुपमा प्राप्त हुने बजेटको आधारमा खरिद प्रकृत्यामा जानु पर्ने बाध्यता । कार्यक्रम पहिचान, डिजाइन इष्टिमेट लगायतका कार्यहरूमा बढी समय लाग्ने गरेको □
४	३४७१८७	मझौला शहर एकिकृत सहरी वातावरणीय सुधार आयोजना	मोरङ, पर्सा, रूपन्देही, काभ्रे	आ.व. २०६७/६८	आ.व. २०७४/७५	७७०८९२५	१९३६४४९	९८%	९७%	९५%	८७%	काभ्रे - खानेपानी संस्थानको सम्पत्ती मुल्यांकनर हस्तान्तरणमा समस्या बृटवल - अटोभिलेजको निर्माण सम्भौता अगाडि बढ्न नसक्नु, खानेपानीको पाइप परिवर्तन गर्नुपर्ने उपभोक्ताको मागबाट कार्य अवरोध ।
५	३४७१९०	भवन निर्माण संहिता सरकारी भवन निर्माण	इलाम, भूपा, संखुवासभा, उदयपुर, सप्तरी, धनुषा, काठमाण्डौ, नुवाकोट, रसुवा, धादिङ, पर्सा, चितवन, गोरखा, तनहुँ, कास्की, रूपन्देही, पाल्पा, अर्घाखाँची, सल्यान, दाङ, सुर्खेत, जाजरकोट, बाँके, बर्दिया, प्युठान, रोल्पा, रुकुम, कालिकोट, मुगु, हुम्ला, कैलाली, डोटी, डडेल्धुरा, बैतडी	सालवसाली		१८१७९१६४	१६१७०५४	७०%	५४%	५५%	२७%	एकिकृत कार्यलय भवन निर्माणका लागि जग्गा उपलब्ध नहुनु । सम्बन्धित निकायहरूमा बजेट उपलब्ध गराउने परिपाटी हुनु, सभाहलको माग बढी आउनु

क्र.स.	व.उ.शी.न.	आयोजना/कार्यक्रमको नाम	आयोजना सञ्चालन भएको जिल्ला	सुरु मिति	सम्पन्न हुने मिति	कुल लागत	यस आ.व.को बजेट	दोश्रो चौमासिक प्रगति स्थिति (%)		वार्षिक लक्ष्यको तुलनामा हालसम्मको प्रगति (%)		कार्यान्वयनमा देखापर्नेका प्रमुख समस्याहरू
								भौतिक	वित्तीय	भौतिक	वित्तीय	
६	३४७१९२	नमूना एकीकृत वस्ती विकास कार्यक्रम (तराई/मधेश/पहाड/हिमाल)	इलाम, ताप्लेजुङ, भूपा, धनकुटा, तेह्रथुम, संखुवासभा, मोरङ, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काठमाण्डौ, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, पर्सा, रौतहट, बारा, मकवानपुर, चितवन, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, मुस्ताङ, म्याग्दी, सल्यान, दाङ, सुर्खेत, जाजरकोट, बर्दिया, प्युठान, रोल्पा, रूकुम, डोल्पा, जुम्ला, कालिकोट, मुगु, कैलाली, डोटी, वानुवा, अछाम, डडेल्धुरा, दार्चुला, बझाङ	सालवसाली		२११२८१५	४५७५५	७०%	६१%	५०%	२७%	अध्ययनले पहिचान गरेका कार्यक्रमहरूलाई पर्याप्त बजेट नहुनु।
७	३४७१९७	गणतन्त्र स्मारक	काठमाण्डौ	आ.व. २०६६/६७	क्रमागत रहने	२३३०२००	५५३००	५०%	४%	४०%	२%	बजेट न्यून भएको हुँदा कार्यक्रमको लक्ष्य अनुसार कार्यान्वयन गर्न नसकिरहेको। प्राथमिकता निर्धारण हुन नसकेको। □
८	३४७३१६	शहरी साशकीय क्षमता तथा विकास कार्यक्रम	भूपा, सुनसरी, धनकुटा, पाल्पा, बागलुङ, कास्की,	२०१७ मे	२०१८ डिसेम्बर	५०००००	१९९५८९	६०%	१४%	३५%	६.००%	
९	३४७३२०	एकीकृत शहरी विकास आयोजना (IUDP)	सुनसरी, धनुषा, रूपन्देही, बाँके,	आ.व. २०६९/७०	आ.व. २०७४/७५	७१४१५३०	११५५१४९	६०%	५%	४०%	३१%	धरान - पन्चकन्या प्रशोधन केन्द्र निर्माणमा अवरोध खानेपानी संस्थानको सम्पत्ती मुल्यांकन र हस्तान्तरणमा ढिलाई नेपालगन्ज - स्यानेटरी ल्याण्डफिल्ड साइटमा अधिग्रहण छुट्ट भएका जग्गा धनीबाट अवरोध
१०	३४७३२१	विपद व्यवस्थापन तथा प्राकृतिक प्रकोप पुनस्थापना कार्यक्रम	दाङ, सुर्खेत, बाँके, बर्दिया	आ.व. २०७०/७१		९७६५५	५०००					
११	३४७३३९	क्षेत्रिय सहर विकास कार्यक्रम	कन्चनपुर, कैलाली, मोरङ, पर्सा, रूपन्देही, बाँके	आ.व. २०७३/७४	आ.व. २०७८/७९	२१४०००००	५४७८३३६	८५%	८३%	६५%	६०%	
१२	३४७०२२	काठमाडौं उपत्यका विकास प्राधिकरण	काठमाडौं, ललितपुर, भक्तपुर	सालवसाली	सालवसाली	४५६५४१०	७५६६६६	७६%	१००%	६८%	५४%	
१३	३४७१७२	वामती क्षेत्र भौतिक पूर्वाधार विकास आयोजना	काठमाडौं उपत्यका	२०६२/६३	२०८०/८१	१४८८५४८९	१७०२०५५	८२.४६%	७२.२९%	२९.२०%	१५.७५%	नदी अतिक्रमण, नदी किनारामा सुकुम्बासी बस्तीहरू हटाउन, मुआब्जा
१४	३४७३५७	बागमती सुधार आयोजना	काठमाडौं उपत्यका	२०७०/७१	२०७६/७७	६१४५७६०	१०५५४१२	८१%	७६%	३३%	३२%	

नोट: आवश्यकताअनुसार पाना थप गर्न सकिने छ। यसमा उल्लिखित विवरणहरू उप-आयोजनाहरूले भरी पठाएका फा.नं. २ का विवरणहरूबाट लिई भर्ने।

यो फारम विभाग, केन्द्रिय निकाय वा मन्त्रालयले तेश्रो चौमासिक र वार्षिक अवधिको लागि छुट्टा छुट्टै तयार गर्नु पर्ने

तयार गर्नेको नाम, पद र दस्तखत:-
मिति :-

अनुगमन महाशाखा/शाखा प्रमुखको नाम, पद र दस्तखत :-
मिति :-

प्रमाणित गर्नेको नाम, पद र दस्तखत:-
मिति :-

पहिलो प्राथमिकता प्राप्त (P1) आयोजना/कार्यक्रमहरूको आ.व २०७४/०७५ को दोश्रो चौमासिक प्रगति स्थिति, कार्यान्वयनमा देखिएका समस्याहरू र समानार्थ भएका प्रयासहरू

- मन्त्रालय/निकायको नाम:- सहरी विकास मन्त्रालय
- पहिलो प्राथमिकता प्राप्त (P1) आयोजना/कार्यक्रमहरूको जम्मा सङ्ख्या: १४
- सोमधे प्रगति विवरण प्राप्त आयोजना/कार्यक्रमहरूको सङ्ख्या:- १३
- ८० प्रतिशत वा सोभन्दा माथि प्रगति हासिल गरेका आयोजना/कार्यक्रमहरूको सङ्ख्या:- ६
- ५० प्रतिशतदेखि ७९.९९ प्रतिशतसम्म प्रगति हासिल गरेका आयोजना/कार्यक्रमहरूको सङ्ख्या:- ७
- ५० प्रतिशतभन्दा कम प्रगति हासिल गरेका आयोजना/कार्यक्रमहरूको सङ्ख्या:-
- यस अवधिमा चौमासिक लक्ष्य नभएका आयोजना/कार्यक्रमहरूको सङ्ख्या: १

क्र. सं.	बजेट उपशीर्षक नं.	आयोजना/कार्यक्रमको नाम	दोश्रो चौमासिक		यस अवधिसम्म हासिल भएको मुख्य मुख्य उपलब्धिहरू	कार्यान्वयनमा देखापरेका प्रमुख समस्याहरू	समस्या समाधानार्थ भएका प्रयासहरू	समस्या समाधानार्थ सुझावहरू	राविसससस वैठकमा प्रस्तुत गर्नुपर्ने समस्याहरू
			भौतिक	वित्तीय					
१	३४७०२०	शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयहरू	५०%	२०%	सरकारी भवन मर्मत कार्य भैरहेको।	अधिकांश सरकारी भवनहरू पुराना भई मर्मतको माग आउने गरेकोमा बजेटको सिमितताले गर्दा माग अनुसार सम्बोधन गर्न नसकिएको।	आवश्यक बजेट विनियोजनको लागि पहल भएको। सरकारी पदाधिकारी तथा कर्मचारीहरूको कार्यान्वयन सम्बन्धी मापदण्ड तयार भएको	आवश्यकता अनुसार बजेट व्यवस्थाका लागि पहल हुनु पर्ने। नयाँ भवन निर्माणको लागि बजेटमा व्यवस्था गर्दै लानु पर्ने	१०
२	३४७०२१	विशेष भवन निर्माण सम्भार डिभिजन	१००%	१००%	राज्यका विशेष व्यक्तिहरूको कार्यालय/आवास निर्माण/मर्मत एवं सरकारी भवन निर्माण तथा मर्मत कार्यहरू भैरहेको।	कार्यक्रमहरू विशेष प्रकृतिको ९, प्रधानमन्त्री, कार्यलय/राष्ट्रपती निवास, मन्त्री निवास आदि भएको कारण तत्कालै कार्यान्वयन गर्नुपर्ने।	कार्यविधि तयार गरी स्वीकृतिको लागि पेश भइसकेको तर हाल सम्म स्वीकृत नभै सकेको	यस प्रकारको कार्यक्रमहरूको बजेट शिर्षक छुट्टै राखी कार्यविधि अनुसारको कार्यक्रममा थपेष्ट बजेट विनियोजन हुनु पर्ने।	
३	३४७१८६	सघन शहरी विकास आयोजना	८०%	६५%	- सघन सहरी विकास कार्यक्रम अन्तर्गत तराई मधेशका सदरमुकामका १८ नपाहरूमा शहरी पूर्वाधार विकास गर्न विभिन्न प्याकेजमा कार्यक्रमहरू सञ्चालनमा रहेको।	बजेट सुनिश्चित गर्न नसकेका कारण बहुवर्षीय खरिद प्रकृतिको जान नसकिएकोले वार्षिक रूपमा प्राप्त हुने बजेटको आधारमा खरिद प्रकृतिको जानु पर्ने बाध्यता। कार्यक्रम पहिचान, डिजाइन इन्पुटिमेन्ट लगायतका कार्यहरूमा बढी समय लाग्ने गरेको।	न.पा. आवधीक योजना र एकीकृत सहरी विकास योजना तथा अन्य क्षेत्रको अध्ययन गरी DPR/DER तयार भएका कार्यक्रमहरूमा मात्र लगानी गर्न थालिएको। वार्षिक कार्यक्रममा नै योजना छनौट गरी उल्लेख गर्न थालिएको।	बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत हुनु पर्ने। Project Bank बनाई लगानीको लागि तयार बनाई राख्नु पर्ने।	
४	३४७१८७	मकौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजना (STUIEIP)	९८%	९७.६४%	विराटनगर - ४४ कि.मी. ढल मध्ये ४१ कि.मी. ४५ कि.मी. सडक मध्ये ४० कि.मी. सडक सुधार कार्य सम्पन्न। विरगन्ज- ४६ कि.मी. ड्रेन मध्ये ४२ कि.मी. सम्पन्न, ११ कि.मी. सडक मध्ये ८ कि.मी. सडक सुधार सम्पन्न। बुटवल - बुटवल नगरपालिकामा खानेपानी प्रणाली विस्तार कार्यको ६ वटा मध्ये ५ वटा Tube Well निर्माण कार्य सम्पन्न। काभ्रे उपत्यका खानेपानी - २३७.०५ कि.मी. Pipe Laying कार्य सम्पन्न। १६४.४४ कि.मी. pipe Line against leakage tested	काभ्रे - खानेपानी संस्थानको सम्पत्ती मूल्यांकन र हस्तान्तरणमा समस्या बृटवल - अटोभिलेजको निर्माण सम्पत्ती अगाडी बढ्न नसक्नु, खानेपानीको पाइप परिवर्तन गर्नुपर्ने उपभोक्ताको मागबाट कार्य अवरोध।	खानेपानी तथा सरसफाई मन्त्रालयसंग समन्वयमा पहल	खानेपानी तथा सरसफाई मन्त्रालयसंग समन्वयमा गरी कार्य अगाडी वढाउनु पर्ने।	
५	३४७१९०	भवन निर्माण संहिता, सरकारी भवन निर्माण	७०%	५४%	• विभिन्न जिल्लामा ३६ वटा सरकारी भवनहरू निर्माण भैरहेको। • विभिन्न जिल्लामा १० वटा सभाहलहरू निर्माण भैरहेको। • ३ वटा सभाहलको बोलपत्र स्वीकृत भै निर्माणको चरणमा (गोरखा, दमौली, मौलापुर) • थप २० वटा सभाहल डिजाइनको चरणमा रहेको • काठमाण्डौ बबरमहलमा बहुतल्ले प्रशासनिक प्लाजाको डिजाइन तयार गर्न परामर्शदाताले ड्राफ्ट रिपोर्ट पेश भएको।	एकीकृत कार्यलय भवन निर्माणका लागि जग्गा उपलब्ध नहुनु। सम्बन्धित निकायहरूमा बजेट उपलब्ध गराउने परिपाटी हुनु, सभाहलको माग बढी आउनु	सरकारी जग्गा स्वामित्व सहरी विकास तथा भवन निर्माण विभाग तथा डिभिजन कार्यालयहरूका नाममा ल्याउने नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न पहल भै रहेको	जग्गा सट्टापट्टा गर्न मिल्ने कानूनी व्यवस्था हुनु पर्ने। जग्गा खरिदलाई बजेटको व्यवस्था हुनु पर्ने।	

क्र. सं.	बजेट उपशीर्षक नं.	आयोजना/कार्यक्रमको नाम	दोश्रो चौमासिक		यस अवधिसम्म हासिल भएको मुख्य मुख्य उपलब्धिहरु	कार्यान्वयनमा देखापरेका प्रमुख समस्याहरु	समस्या समाधानार्थ भएका प्रयासहरु	समस्या समाधानार्थ सुझावहरु	राविससस बैठकमा प्रस्तुत गर्नुपर्ने समस्याहरु
			भौतिक	वित्तीय					
६	३४७१९२	नमुना एकीकृत वस्ती विकास कार्यक्रम (तराई/मधेश/पहाड/हिमाल)	७०%	६१%	- नयाँ नगरपालिका, नगर पालिका नभएका जिल्ला सदरमुकामहरु, एकीकृत वस्ती विकास र घनावस्ती विकासको पूर्वाधार विकासका क्रमागत कार्यक्रमहरु संचार रहेको । १४	अध्ययनले पहिचान गरेका कार्यक्रमहरुलाई पर्याप्त बजेट नहुनु ।	अध्ययन भएका कार्यक्रम मात्र कार्यक्रममा राख्ने प्रयास भएको	पर्याप्त बजेटको व्यवस्था हुनु पर्ने ।	
७	३४७१९७	गणतन्त्र स्मारक	५०%	४%	गणतन्त्र स्मारक <ul style="list-style-type: none"> गणतन्त्र स्मारकको निर्माण कार्य सम्पन्न । फेन्सिङ्ग कार्यको काम भै रहेको । गणतन्त्र स्तम्भ डिजाइन सम्पन्न । Replica निर्माण भएको । सिर्दी निर्माण कार्य हाल रोक्का रहेको (त्रि.वि.वाट कार्य नगराउन भनि पत्र प्राप्त भएको) बहुवर्षिय खरिद गुरुयोजना स्वीकृत हुन नसकेको । 	बजेट न्यून भएको हुँदा कार्यक्रमको लक्ष्य अनुसार कार्यान्वयन गर्न नसकिरहेको । प्राथमिकता निर्धारण हुन नसकेको । □	नीतिगत व्यवस्था र लक्ष्य अनुसारको बजेट व्यवस्थाको लागि पहल भै रहेको ।	राष्ट्रिय प्राथमिकतामा पर्नु पर्ने (प्रष्ट नीति तथा पर्याप्त बजेट हुनु पर्ने) ।	
८	३४७३१६	शहरी साशकीय क्षमता तथा विकास कार्यक्रम	६०%	१४%	- पहिलो फेजको कार्य सम्पन्न भई आयोजना - दोश्रो फेजको आयोजनाको तयारीको रूपमा १६ वटा न.पा. (विर्तामोड, दमक, उर्लावारी, कोशी हरैचा, धनुषाधाम, राजविराज, गौर, त्रियुगा, जिरी रामग्राम तिलोत्तमा, पोखरा पुतलिवजार व्यास र शुक्लागण्डकी) को आयोजनाहरुको सम्भाव्यता अध्ययन गरि DPR तयार गर्न ४ वटा परामर्शदाताहरु सँग सम्झौता भई कार्य अगाडी बढेको । - ४ वटै परामर्शदाताहरुबाट फाइनल इन्सेप्सन रिपोर्ट पेश भै review को क्रममा रहेको - पहिलो फेजको ५ वटा नगरपालिकाहरुको आयोजनाहरुको सम्भाव्यता अध्ययन गरि DPR तयार गर्न परामर्शदाता छनौटको लागि कार्य अगाडी बढेको ।				
९	३४७३२०	एकीकृत शहरी विकास आयोजना (IUDP)	६०%	५%	<ul style="list-style-type: none"> धरान - खानेपानी प्रणाली निर्माण , सुधार तथा विस्तार कार्य अन्तर्गत ३९७.५१४ कि.मि. Pipe laying को कार्य सम्पन्न । जनकपुर - सतही ढल निर्माण /सुधार अन्तर्गत १५ कि.मि. RCC Pipe Laying कार्य सम्पन्न । ४.० कि मि सडक सव्वेस तयार र १.६४ कि.मी. एसफाल्ट भएको । ४०५ Nos. Manhole निर्माण कार्य सम्पन्न भएको । ल्याण्डफील साईटका लागि गुठी संस्थानसंग लीज सम्झौता भएको सिद्धार्थनगर - सतही ढल निर्माण कार्य अन्तर्गत ४३.४७ कि.मि. निर्माण कार्य सम्पन्न । सडक निर्माण तथा सुधार कार्य अन्तर्गत १०.७१ कि.मि. निर्माण कार्य सम्पन्न । नेपालगन्ज - सतही ढल निर्माण तथा सुधार कार्य अन्तर्गत ५९.९०६ कि.मि. कार्य सम्पन्न । सडक निर्माण तथा सुधार कार्य अन्तर्गत ७.८ कि.मि. निर्माण कार्य सम्पन्न । नेपालगन्ज, सिद्धार्थनगर र जनकपुरको फोहरमैला व्यवस्थापन कार्य 	धरान - पन्चकन्या प्रशोधन केन्द्र निर्माणमा अवरोध खानेपानी संस्थानको सम्पत्ती मूल्यांकन र हस्तान्तरणमा ढिलाई नेपालगन्ज - स्यानेटरी ल्याण्डफिल्ड साइटमा अधिग्रहण छुट भएका जग्गा धनीबाट अवरोध	नेपाल सरकार (सचिवस्तरिय) को मिति २०७३/६/६ को निर्णयानुसार नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ती तथा दायित्व मूल्यांकन समिति गठन भएको । साथै धरान खानेपानी संस्थानको सम्पत्ती र दायित्व मूल्यांकनको अध्ययन परामर्शदाता द्वारा भइरहेको □	खानेपानी तथा सरसफाई मन्त्रालयमा शिघ्र निर्णयका लागि पह हुनु पर्ने ।	
१०	३४७३२१	विपद व्यवस्थापन तथा प्राकृतिक प्रकोप पुनस्थापना कार्यक्रम							
११	३४७३६१	क्षेत्रिय सहर विकास कार्यक्रम	८५%	८३%					

क्र. सं.	बजेट उपशीर्षक नं.	आयोजना/कार्यक्रमको नाम	दोश्रो चोमासिक		यस अर्बिसम्म हासिल भएको मुख्य मुख्य उपलब्धिहरु	कार्यान्वयनमा देखापरेका प्रमुख समस्याहरु	समस्या समाधानार्थ भएका प्रयासहरु	समस्या समाधानार्थ सुझावहरु	राविससस बैठकमा प्रस्तुत गर्नुपर्ने समस्याहरु
			भौतिक	वित्तीय					
१२	३४७०२२	काठमाडौं उपत्यका विकास प्राधिकरण	७६%	१००%					
		निर्देशित जग्गा विकास कार्यक्रम अन्तर्गत प्रस्तावित बाटो खोल्ने, पर्खाल सार्ने र लगाउने तथा ग्राभेल गर्ने ।			३३९.२५ कि.मि.कार्य सम्पन्न	निर्देशित जग्गा विकास अन्तर्गत सडक विस्तार कार्यको लागि मुबमा व्यक्ति विशेषको घर जग्गा भएकोले हटाई कार्य गराउनु पर्ने भएकोले सहमती गराउन कठिनाई	स्थानीय उपभोक्ताहरु तथा समिति परिचालन गरी स्थानिय उपभोक्तालाई संलग्न गराई कार्य गराउने गरी गरिएको ।		
		सहरी सडक विस्तार कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यकाको विभिन्न भागमा सडक चौडा गर्ने पर्खाल लगाउने, सार्ने तथा सुधार गर्ने (क्षतिपूर्ति र योजना तयार समेत)			२१७.० कि.मि.कार्य सम्पन्न	क्षतिपूर्ति रकम समयमा लिन नआउने, मुद्दाले गर्दा समयमा काम गर्न नसकिने र मुद्दाको फैसला हुँदा सम्म काम गर्ने समय सकिने ।	सार्वजनिक सुचना जारी गरि राखिएका र मुद्दाको फैसला हुँदा सम्म काम रोकिएको र अदालतको फैसला अनुसार गरिएको		
		सार्वजनिक जमिनको पहिचान गरी फेन्सिङ गर्ने, टेवा पर्खाल लगाउने, सिमा पर्खाल लगाउने, भुइँमा ढुंगा विच्छाउने, हरियाली विकास गर्ने ।			९७.२८ कार्य सम्पन्न	नापी नक्सा र वास्तविक जग्गाको आकार नभिलेको र पति जग्गा संरक्षामा नापी नक्सा अनुसार जग्गा छाड्न स्थानीय व्यक्तिहरु मनाउन गाह्रो भएको	सहमती अनुसार गरिएको		
		त्रिपद व्यवस्थापन तथा वातावरण संरक्षणको लागि सहरी क्षेत्रमा सावजनिक जग्गामा पार्क निर्माण गर्ने कार्य ।			४.००				
		नखबु कोरिडोर सुधार तथा निर्माण कार्य ।			०.३०				
१३	३४७१७२	वाम्पती क्षेत्र भौतिक पुर्वाधार विकास आयोजना	८२%	७२%	१. ढल निर्माण कार्य १५०० मि २. सडक निर्माण कार्य ७०० मि ३. नदी नियन्त्रण कार्य ६०० मि	सुकम्वासी समस्या, मुआब्जा, नदी अतिक्रमण	नदी किनारालाई अतिक्रमण गरी बसेका केही घर टहराहरुलाई हटाई निर्माण कायर्हरू गरिएको । साथै बाँकी वस्ती घरहरु हटाउन सम्बन्धित निकायसँग पहल भइराखेको ।		
१४	३४७३५७	वागमती सुधार आयोजना	८१%	७६%	गोर्कण देखि सिनामंगल पुल सम्म सौन्दर्यकरण गर्ने कार्य ४२५ सम्पन्न				

नोट :- यो फारम विभाग, केन्द्रिय निकाय वा मन्त्रालयले तेश्रो चोमासिक र वार्षिक अर्बिसको लागि छुट्टा छुट्टै तयार गर्नु पर्ने सालवसाली आयोजनाको हकमा महल ४, ५ र ६ भर्नुपर्ने ।

राविसस समितिको पछिल्लो बैठकभन्दा अघिको बैठकका निर्णयहरुको कार्यान्वयन स्थिति:

१.

२.

राविसस समितिको बैठकमा भएका प्रमुख निर्णयहरु:

१.

२.

तयार गर्नेको नाम, पद र दस्तखत:-

अनुगमन महाशाखा/शाखा प्रमुखको नाम, पद र दस्तखत :-

प्रमाणित गर्नेको नाम, पद र दस्तखत:-

मिति :-

मिति :-

मिति :-